

# Jer

## Chapter 27

Nepali Interlinear

Reference: Nepali ERV

1  
בְּרֵאשִׁית מַמְלַכַת יְהוּדָה יָשָׁב בֶּן־יְהוֹשָׁפָט מֶלֶךְ יִשְׂרָאֵל  
— यो वचन आयो यहूदाको राजा योशियाहूको छोरा यहोयाकीम राज्यको शुरूमा  
H0413 H2088 H1697 H1961 H3063 H4428 H2977 H3079 H4467 H7225  
יְרֵמְיָהוּ בָּאט מֵאֵת יְהוָה לֵאמֹר:  
यर्मियाहूको बाट परमप्रभुको भन्दै  
H0559 H3068 H0854 H3414

यहूदामा सिदकियाहको शासनकालको चौथो वर्षमा + 27:1 सिदकियाहको ... वर्षमा हिब्रूमा यो यस प्रकार भनिएको छ: “यहोयाकीमको शासनकालको शुरूमा।” परमप्रभुको यो वचन यर्मियाहको अयो। सिदकियाह योशियाहको छोरो थिए।

2  
כֹּה־יָסַד יְרֵמְיָהוּ אֶת־בְּרֵאשִׁית מַמְלַכַת יְהוּדָה אֲשֶׁר־עָשָׂה בֶּן־יְהוֹשָׁפָט מֶלֶךְ יִשְׂרָאֵל  
यसरी यर्मियाहको आरम्भको शुरूमा यहूदाको राजा योशियाहको बनाओ  
H0413 H3068 H0559 H3541  
וּמִסֹּדוֹת מוֹאָב וּמִסֹּדוֹת עַמּוֹן  
र-राख र-जुवाहरू डोरीहरू आफूलाई  
H5414 H4133 H4147

परमप्रभुले भन्नुभयो, “यर्मिया, यी फीता र डण्डहरूबाट एउटा जुवा बनाऊ र तिम्रो काँधमा लगाऊ।

3  
וְשָׁלַחְתָּם רֵשָׁעִים אֶל־מִלְכֵי אֲדוֹמִים אֶל־מִלְכֵי מוֹאָב אֶל־מִלְכֵי עַמּוֹן אֶל־מִלְכֵי יִשְׂרָאֵל  
र-पठाओ र-राख र-जुवाहरू र-जुवाहरू र-जुवाहरू र-जुवाहरू  
H0413 H5983 H4428 H0413 H4124 H4428 H0413 H0123 H4428 H0413 H7971  
וְשָׁלַחְתָּם אֶת־בְּרֵאשִׁית מַמְלַכַת יְהוּדָה אֲשֶׁר־עָשָׂה בֶּן־יְהוֹשָׁפָט מֶלֶךְ יִשְׂרָאֵל  
र-पठाओ यहूदाको राजा योशियाहको राजा  
H4428 H6667 H0413 H3389 H0935 H4397 H3027 H6721 H4428 H0413 H6865 H4428

יְהוּדָה:  
यहूदाको-कहाँ  
H3063

त्यसपछि एदोम, मोआब, अम्मोन, सोर र सीदोमका राजाहरूको यी राजाहरूका दूतहरू जो यहूदाका राजा सिदकियाहलाई भेट्न यरूशलेममा आएका छन् तिमीहरूको माध्यम यी समाचार पठाऊ।

4  
וְצִוִּיתָ אֶת־יְרֵמְיָהוּ אֶת־בְּרֵאשִׁית מַמְלַכַת יְהוּדָה אֲשֶׁר־עָשָׂה בֶּן־יְהוֹשָׁפָט מֶלֶךְ יִשְׂרָאֵל  
र-आज्ञा-दिनेछौ यर्मियाहलाई यहूदाको राजा योशियाहको राजा  
H3068 H0559 H3541 H0559 H0113 H0413 H0853 H6680  
וְצִוִּיתָ אֶת־יְרֵמְיָהוּ אֶת־בְּרֵאשִׁית מַמְלַכַת יְהוּדָה אֲשֶׁר־עָשָׂה בֶּן־יְהוֹשָׁפָט מֶלֶךְ יִשְׂרָאֵל  
र-आज्ञा-दिनेछौ यर्मियाहलाई यहूदाको राजा योशियाहको राजा  
H0113 H0413 H0559 H3541 H3478 H0430

तिमीहरूका मालिकहरूलाई यी खबरहरू पुर्याऊ भनी तिमीहरूलाई भन तिमीहरूलाई भन, ‘सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ तिम्रा मालिकहरूलाई भन कि

5  
אֲנִי־מֵלֵךְ אֶת־הָאָרֶץ אֲשֶׁר־עָשָׂה בֶּן־יְהוֹשָׁפָט מֶלֶךְ יִשְׂרָאֵל  
मैले पृथ्वीको अनुहारको माथि जुन पशुहरूलाई र मानिस  
H0776 H6440 H0929 H0853 H0120 H0853 H0776 H0853 H0595  
אֲנִי־מֵלֵךְ אֶת־הָאָרֶץ אֲשֶׁר־עָשָׂה בֶּן־יְהוֹשָׁפָט מֶלֶךְ יִשְׂרָאֵל  
मैले पृथ्वीको अनुहारको माथि जुन पशुहरूलाई र मानिस  
H0776 H6440 H0929 H0853 H0120 H0853 H0776 H0853 H0595  
וְצִוִּיתָ אֶת־יְרֵמְיָהוּ אֶת־בְּרֵאשִׁית מַמְלַכַת יְהוּדָה אֲשֶׁר־עָשָׂה בֶּן־יְהוֹשָׁפָט מֶלֶךְ יִשְׂרָאֵל  
र-आज्ञा-दिनेछौ यर्मियाहलाई यहूदाको राजा योशियाहको राजा  
H0113 H0413 H0559 H3541 H3478 H0430

मैले पृथ्वीमा सारा पशुहरू बनाएँ। यो मैले मेरो महान शक्ति र बलिष्ठ पाखुराले गर्ने। म यो पृथ्वी जसलाई चाहन्छु त्यसैलाई दिन सक्छु।

6	וְעִמָּהּ	אֲנֹכִי	נָתַתִּי	אֶת־	כָּל־	הָאֲרָצוֹת	הָאֵלֶּה	בְּיַד	נְבוּכַדְנֶצְצַר	מֶלֶךְ־	בָּבֶל
	र-अब	मैले	दिएको-छु	—	सबै	देशहरू	यी	हातमा	नबूकदनेस्सर	राजा	बाबेलको
	H6258	H0595	H5414	H0853	H3605	H0776	H0428	H3027	H5019	H4428	H0894
	עֲבָדִי	וְגַם	אֶת־	חַיֵּי	הַשָּׂדֶה	נָתַתִּי	לּוֹ	לְעֲבָדָיו:			
	मेरो-दास	र-पनि	—	जनावरहरू	मैदानका	दिएको-छु	उसलाई	सेवा-गर्न			
	H5650	H1571	H0853			H5414		H5647			

अहिले तिमीहरूका सबै देशहरू मैले बाबेलका राजा नबूकदनेस्सरलाई दिएको छु। उनी मेरा दास हुन। मैले जङ्गली पशुहरू सम्मलाई पनि उसको आज्ञा पालन गर्ने बनाउँछु।

7	וְעָבְדוּ	אֹתוֹ	כָּל־	הַגּוֹיִם	וְאֶת־	בְּנוֹ	וְאֶת־	בְּנֵי	עַד	בְּאֵ־	עֵת
	र-सेवा-गर्नेछन्	उसलाई	सबै	जातिहरूले	र	उसको-छोरा	र	छोराको	सम्म	आउने	समय
	H5647	H0853	H3605	H0853	H0853				H5704	H0935	H6256
	אֲרָצוֹ	גַּם־	הָיוּ	וְעָבְדוּ	בּוֹ	גּוֹיִם	רַבִּים	וּמְלָכִים	גְּדֹלִים:		
	उसको-देशको	पनि	उसलाई-नै	र-सेवा-गर्नेछन्	उसलाई	धेरै-जातिहरूले	ठूला	र-राजाहरूले	महान्		
	H0776	H1571	H1931	H5647				H4428			

सारा जातिहरूले नबूकदनेस्सर, उनको छोरो र उनको नातिको सेवा गर्नेछन्। त्यसपछि बाबेल परास्त हुने समय आउनेछ। धेरै राज्यहरू र महान राजाहरूले बाबेललाई आफ्नो कमारो बनाउँनेछन्।

8	וְהָיָה	הַגּוֹי	וְהַמְּלָכָה	אֲשֶׁר	לֹא־	יַעֲבֹדוּ	אֹתוֹ	אֶת־	נְבוּכַדְנֶצְצַר	מֶלֶךְ־	בָּבֶל
	र-हुनेछ	जाति	र-राज्य	जुन	होइन	सेवा-गर्नेछ	उसलाई	—	नबूकदनेस्सर	राजा	बाबेलको
	H1961		H4467	H3808	H5647	H0853	H0853	H0853	H5019	H4428	H0894
	וְאֵת	אֲשֶׁר	לֹא־	יִתֵּן	אֶת־	צִוּאָוּ	בְּעַל	מֶלֶךְ	בָּבֶל	בְּחֶרֶב	וּבְדָבָר
	र	जसले	होइन	राख्नेछ	—	आफ्नो-घाँटी	जुवामा	राजा	बाबेलको	तरवारले	र-महामारीले
	H0853	H3808	H5414	H0853		H5923	H4428	H0894	H2719	H7458	H1698
	אֶפְקָד	עַל־	הַגּוֹי	הַהוּא	נְאֻם־	יְהוָה	עַד־	תָּמִיד	אֲתָם	בְּיָדוֹ:	
	दण्ड-दिनेछु	विरुद्धमा	जाति	त्यो	वचन-हो	परमप्रभुको	सम्म	सम्पूर्ण-गरेमा-म	तिनीहरूलाई	उसको-हातमा	
				H1931	H5002	H3068	H5704	H8552	H0853	H3027	

“तर अहिले केही जातिहरू यस्ता हुनेछन् कि तिनीहरू बाबेलका राजा नबूकदनेस्सरलाई सेवा गर्न अस्वीकार गर्नेछन्। यदि कुनै जातिले आफ्नो घिघ्रोमा जुवा राख्न अस्वीकार गरे म त्यसलाई तरवार, अनिकाल र डरलाग्दो बीमारहरू मार्फत सजाय दिनेछु,” यो परमप्रभुबाट आएको सन्देश हो। “जब सम्म त्यो जातिलाई उसको पक्षबाट ध्वंश पादिन तब सम्म म यसो गर्नेछु।

9	וְאֵתָם	אֶל־	תִּשְׁמְעוּ	אֶל־	נְבִיאֵיכֶם	וְאֶל־	קְסָמֵיכֶם	וְאֶל־	חַלְמֹתֵיכֶם	
	र-तिमीहरूले	नसुन	तिम्रा-अगमवक्ताहरूको	—	अगमवक्ताहरू	र	भाकल-देख्नेहरू	र	तिम्रा-सपनाहरू	
	H0408		H8085	H0413	H5030	H0413	H7080	H0413	H2472	
	וְאֶל־	עֲנִיֵיכֶם	וְאֶל־	כִּשְׁפֵיכֶם	אֲשֶׁר־	הֵם	אֲמַרְיִם	אֲלֵיכֶם	לְאֹמֵר	לֹא
	र	ज्योतिषीहरू	र	जादूगरहरूको-कुरा	जसले	तिनीहरूले	भन्दैछन्	तिमीहरूलाई	भन्दै	होइन
	H0413		H0413	H3786	H1992	H0559	H0413	H0559	H3808	
	תַּעֲבֹדוּ	מֶלֶךְ	אֶת־	בָּבֶל:						
	सेवा-गर्नेछौ	राजा	—	बाबेलको						
	H5647	H4428	H0853	H0894						

यसर्थ तिमीहरू अगमवक्ताहरू जोखना हेर्नेहरू, दर्शन देख्नेहरू, ज्योतिषिहरू र जादूगरी गर्नेहरू जसले तिमीहरूलाई भन्छन्, “तिनीहरूले बाबेलका राजाको सेवा गर्नेछैनौं,” तिमीहरूलाई ध्यान नदेऊ।

10	כִּי	שָׁקַר	הֵם	נְבִאִים	לְכֶם	לְמַעַן	הַרְחִיק	אֶתְכֶם	מֵעַל	אֶדְמַתְכֶם
	किनभने	झूटो	तिनीहरूले	अगमवाणी-गर्दैछन्	तिमीहरूलाई	यसरी	टाढा-गर्न	तिमीहरूलाई	बाट	तिम्रो-भूमि
	H8267	H1992	H5012	H4616	H7368	H0853	H0127			
	וְהִרְחַתִּי	אֶתְכֶם	וְאֶבְדְּתֶם:							
	र-धपाउनेछु-म	तिमीहरूलाई	र-नाश-हुनेछौ							
	H5080	H0853	H0006							

तर ती मानिसहरूले तिमीहरूलाई झूटो अगमवाणी दिनेछन् यसले गर्दा म तिमीहरूलाई तिनीहरूका देशबाट टाढो लखेट्नेछु र तिमीहरू मनेछौ।

וְהִנַּחְתִּיו र-छोड्नेछु-त्यसलाई H3240	וַעֲבָדוּ र-सेवा-गर्नेछ H5647	בְּבֶל बाबेलको H0894	מֶלֶךְ- राजा H4428	בְּעַל जुवामा H5923	צִוְּאוֹ आफ्नो-घाँटी H0853	אֶת- — H0853	יִבִּיא राख्नेछ H0935	אֲשֶׁר जसले H0935	וְהִגִּיוּ र-जाति H0935	11
			בָּהָ: यसमा H3427	וַיִּשָׁב र-बस्नेछ H5647	וַעֲבָדָה र-खेती-गर्नेछ H5647	יְהוָה परमप्रभुको H3068	נֹאֵם- वचन-हो H5002	אֶתְּמוֹ आफ्नो-भूमिमा H0127	עַל- माथि H0127	

“ती जातिहरू ज-जसले बाबेलका राजाको सार्वभौमिकतालाई ग्रहण गर्नेछ। अनि उसको सेवा गर्नेछ, जब सम्म चाहन्छन् म तिमीहरूलाई तिनीहरूकै भूमिमा विकास हुन दिन्छु,” परमप्रभुले घोषणा गर्नुहुन्छ।

אֶת- — H0853	הַבְּיָאוּ राखी H0935	לְאַמֵּר भन्दै H0559	הָאֵלֹהִים यी H0428	הַדְּבָרִים वचनहरू H1697	כָּל- सबै H3605	דְּבָרָיו मैले-भनें H1696	יְהוּדָה यहूदाकोलाई H3063	מֶלֶךְ- राजा H4428	צִדְקִיָּה सिदकियाहू H6667	וְאֵל- र H0413	12
			וְחָיו: र-बाँचो H2421	וַעֲמוּ र-उसको-जनतालाई H2421	אֲתוֹ उसलाई H0853	וַעֲבָדוּ र-सेवा-गर H5647	בְּבֶל बाबेलको H0894	מֶלֶךְ- राजा H4428	בְּעַל जुवामा H5923	צִוְּאוֹ तिम्रो-घाँटीहरू H5923	

मैले सिदकियाह यहूदाका राजालाई भनें, “सिदकियाह तिमीले बाबेलका राजाको जुवा तिम्रो घिच्रोमा राख्नु पर्छ, यदि तिमीले बाबेलका राजा र उसको मानिसहरूका अस्वीकार गर्छौ भने तिमी बाँच्नेछौ।

אֶל- विरुद्धमा H0413	יְהוָה परमप्रभुले H3068	דְּבָרָיו भन्नुभयो H1696	כָּאֲשֶׁר जसरी H1696	וּבְדָבָר र-महामारीले H1698	בְּרַעַב अनिकालले H7458	בְּתָרָב तरवारले H2719	וַעֲמוּ र-तिम्रो-जनता H2719	אֶתְּ तिमी H2719	תְּמוֹנָתוֹ मर्नेछौ H4191	לְמַה किन H4100	13
					בְּבֶל: बाबेलको H0894	מֶלֶךְ राजा H4428	אֶת- — H0853	יַעֲבֹד सेवा-गर्नेछ H5647	לְ- होइन H3808	אֲשֶׁר जसले H3808	הִגִּיוּ जाति H3808

यदि तिमीले बाबेलका राजालाई सेवा गर्न राजी भएनौ भने तिमी र तिम्रा मानिसहरू शत्रुको तरवार भोक अनि भयानक रोगहरूबाट मर्नेछौ। बाबेलका राजालाई सेवा गर्न अस्वीकार गर्ने कुनै पनि जातिको सम्बन्धमा परमप्रभुले यसो भन्नुभयो।

וַעֲבָדוּ सेवा-गर्नेछौ H5647	לְ- होइन H3808	לְאַמֵּר भन्दै H0559	אֶלְיִכֶם तिमीहरूलाई H0413	הָאֲמָרִים भन्नेहरूको H0559	הַנְּבִאִים अगमवक्ताहरूको H5030	דְּבָרָיו वचनहरू H1697	אֶל- — H0413	הַשְּׂמַעוּ सुन H8085	וְאֵל- र-नसुन H0408	14
			לְכֶם: तिमीहरूलाई H5012	נְבִאִים अगमवाणी-गर्दैछन् H5012	הֵם तिनीहरूले H1992	שָׂקָר झूटो H8267	כִּי किनभने H8267	בְּבֶל बाबेलको H0894	מֶלֶךְ राजा H4428	אֶת- — H0853

तर तिमीहरूलाई झूटो अगमवक्ताहरूले भनिरहेका छन् ‘तिमीहरू बाबेलका राजालाई सेवा गर्नेछैनौ।’ “तिनीहरू तिमीहरूसित झूटो बोलिरहेका छन्। यसकारण तिमीहरूले तिनीहरूको कुरा नसुन।”

לְמַעַן यसरी H4616	לְשָׂקָר झूटो H8267	בְּשִׁמְי मेरो-नाममा H8034	נְבִאִים अगमवाणी-गर्दैछन् H5012	וְהֵם र-तिनीहरूले H1992	יְהוָה परमप्रभुको H3068	נֹאֵם- वचन-हो H5002	שְׂלֹחַתֵּימ मैले-पठाएको H7971	לְ- होइन H3808	כִּי किनभने H3808	15
			לְכֶם: तिमीहरूलाई H5012	הַנְּבִאִים अगमवाणी-गर्ने H5012	וְהַנְּבִאִים र-अगमवक्ताहरू H5030	אֲתָם तिमीहरू H0006	וְאֵלְכֶם र-नाश-हुनेछौ H0006	אֶתְּכֶם तिमीहरूलाई H0853	הַדְּבָרִים धपाउनेछ-म H5080	

परमप्रभु भन्नुहुन्छ, “मैले त्यस्ता अगमवक्ताहरूलाई पठाएको होइन, तर तिनीहरू मेरो नाउँमा झूटो अगमवाणी कहिरहेका छन्। यसकारण यहूदाका मानिसहरूलाई सुदूर ठाँउमा पठाउनेछु। तिमीहरू सङ्गै अनि त्यसरी नै ती अगमवक्ताहरू जसले तिमीहरूकहाँ अगमवाणी कहने तिनीहरू पनि नछेल्न।”

16 וְאֵלֶּיךָ יְהוָה יִשְׁמְעוּ וְאֵלֶּיךָ יִשְׁמְעוּ

नसुन परमप्रभुले भन्नुहुन्छ यसरी भन्दै मैले-भनें योलाई जनता सबै र पुजारीहरू र

तिमीहरूलाई अगमवाणी-गर्ने तिमीहरूले झूटो बोलिरहेका छन्।

तब मैले ती पूजाहारीहरू अनि ती प्रजालाई सूचना दिएँ, “परमप्रभु भन्नुहुन्छ ‘ती झूटा अगमवक्ताहरूको कुरा नसुन जसले बाबेलबाट परमप्रभुको मन्दिरमा जम्मै समानहरू झट्टै फर्काईदैंछ।’ तिनीहरूले झूटो बोलिरहेका छन्।”

17 אֵלֶּיךָ יִשְׁמְעוּ וְאֵלֶּיךָ יִשְׁמְעוּ

यो शहर किन ध्वंस होस? खण्डहर

ती अगमवक्ताहरूका कुरामा ध्यान नदेऊ। बाबेलका राजालाई सेवा गर अनि बाँच। यो शहर किन ध्वंस होस?

18 וְאֵלֶּיךָ יִשְׁמְעוּ וְאֵלֶּיךָ יִשְׁמְעוּ

यदि ती मानिसहरू अगमवक्ता हुन भने अनि परमप्रभुको वचन तिनीहरूसँग छ भने, तिनीहरूले परमप्रभुलाई, राजाको महलमा रहेका, परमप्रभुको मन्दिरमा रहेका, र यरूशलेममा रहेका जुन चीजहरू अहिले सम्म छोडिएका छन् बाबेलमा ल्याउन नसकियोस भनी प्रार्थना गर्नु।”

यदि ती मानिसहरू अगमवक्ता हुन भने अनि परमप्रभुको वचन तिनीहरूसँग छ भने, तिनीहरूले परमप्रभुलाई, राजाको महलमा रहेका, परमप्रभुको मन्दिरमा रहेका, र यरूशलेममा रहेका जुन चीजहरू अहिले सम्म छोडिएका छन् बाबेलमा ल्याउन नसकियोस भनी प्रार्थना गर्नु।”

19 וְאֵלֶּיךָ יִשְׁמְעוּ וְאֵלֶּיךָ יִשְׁמְעוּ וְאֵלֶּיךָ יִשְׁמְעוּ וְאֵלֶּיךָ יִשְׁמְעוּ וְאֵלֶּיךָ יִשְׁמְעוּ

आधारहरू र-बारेमा समुद्र र-बारेमा खाम्बाहरू बारेमा सेनाहरूकाले परमप्रभु भन्नुहुन्छ यसरी किनभने

यसमा शहरमा बाँकी-रहेका भाँडाहरू बाँकी-रहेका र-बारेमा

सेनाहरूका परमप्रभु भन्नुहुन्छ, “ती चीजहरूको बारेमा जुन अझै यरूशलेममा छाडिएका छन् त्यहाँ मन्दिरमा विशाल काँसाको स्तम्भहरू, गुडने आधारहरू र अन्य चीजहरू छन्। बाबेलका राजा नबूकदनेस्सरले ती सबैहरू यरूशलेममा छाडे।

20 אֵלֶּיךָ יִשְׁמְעוּ וְאֵלֶּיךָ יִשְׁמְעוּ וְאֵלֶּיךָ יִשְׁמְעוּ

छोरा यकन्याहू — निर्वासनमा-लगेपछि बाबेलको राजा नबूकदनेस्सर लगे-नबूकदनेस्सरले होइन जुन

बाबेलका राजा नबूकदनेस्सरले जब यहोयाकीमको छोरा यहूदाका राजा यहोयकीन र यहूदा र यरूशलेमका जम्मै भारादारहरूलाई देश निष्कासन गरी बाबेलमा लगेका थिए, त्यस समय ती समानहरू बाबेल लगेनन्।

בית	הַנְּזֻרִים	הַכְּלִים	עַל-	יִשְׂרָאֵל	אֱלֹהֵי	צְבָאוֹת	יְהוָה	אֲמַר	כֹּה	כִּי	21
भवन	बाँकी-रहेका	भाँडाहरू	बारेमा	इस्राएलका	परमेश्वर	सेनाहरूका	परमप्रभु	भन्नुहुन्छ	यसरी	किनभने	
	<a href="#">H3498</a>	<a href="#">H3627</a>		<a href="#">H3478</a>	<a href="#">H0430</a>		<a href="#">H3068</a>	<a href="#">H0559</a>	<a href="#">H3541</a>		

וְיִרוּשָׁלַם:	יְהוּדָה	מֶלֶךְ-	וּבֵית	יְהוָה
र-यरूशलेममा	यहूदाको	राजा	र-राजदरबार	परमप्रभुको
<a href="#">H3389</a>	<a href="#">H3063</a>	<a href="#">H4428</a>		<a href="#">H3068</a>

सेनाहरूका, परमप्रभु, इस्राएलका परमेश्वर, परमेश्वरका मन्दिरमा छाडिएका अनि राजाका महल र यरूशलेममा छाडिएका चीजहरूको बारेमा भन्नुहुन्छ ती सम्पूर्ण समानहरू पनि बाबेल तर्फ लगिए।

יְהוָה	נֶאֱמַר-	אַתֶּם	פְּקֻדֵי	יּוֹם	עֵר	יְהִיוּ	וְשָׁמָּה	יּוֹבְאוּ	בְּבֵלְתָ	22
परमप्रभुको	वचन-ही	तिनीहरूलाई	म-हेर्ने	दिन	सम्म	रहनेछन्	र-त्यहाँ	लगिनेछन्	बाबेलमा	
<a href="#">H3068</a>	<a href="#">H5002</a>	<a href="#">H0853</a>		<a href="#">H3117</a>	<a href="#">H5704</a>	<a href="#">H1961</a>	<a href="#">H8033</a>	<a href="#">H0935</a>	<a href="#">H0894</a>	

פ	הַנְּזֻרִים:	הַמְּקוֹם	אֶל-	וְהַשִּׁבְתִּים	וְהַעֲלִיתִים
—	यसमा	ठाउँ	—	र-फर्काउनेछु-तिनीहरूलाई	र-माथि-ल्याउनेछु-तिनीहरूलाई
	<a href="#">H2088</a>	<a href="#">H4725</a>	<a href="#">H0413</a>	<a href="#">H7725</a>	<a href="#">H5927</a>

‘ती सारा समानहरू बाबेलमा लगिन्छ र जब सम्म तिनीहरूको निम्ति आउँदिन तब सम्म ती समानहरू त्यही रहन्छ।’ यो सन्देश परमप्रभु भन्नुहुन्छ, ‘तब म ती समानहरू फर्काई ल्याउँनेछु। म ती समानहरू यो ठाउँमा फर्काई राख्नेछु।’”